

**निजामती कर्मचारी अस्पताल**  
**प्रशासन सेवा, इंजिनियरिङ एण्ड मेन्टेनेन्स समूह, बायोमेडिकल उपसमूह, बायोमेडिकल टेक्निसियन पद, पाँचौं  
तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम**

यस पाठ्यक्रम योजनालाई दुई चरणमा विभाजन गरिएको छ :

**प्रथम चरण :-** लिखित परीक्षा (Written Examination)

पूर्णाङ्क :- २००

**द्वितीय चरण :-** अन्तर्वार्ता (Interview)

पूर्णाङ्क :- ३०

**प्रथम चरण (First Phase) : परीक्षा योजना (Examination Scheme)**

पत्र	विषय	पूर्णाङ्क	उतीणाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्या X अङ्क	समय
प्रथम	Technical Subject	१००	४०	वस्तुगत बहुवैकल्पिक प्रश्न	५० प्रश्न x २ अङ्क	४५ मिनेट
द्वितीय		१००	४०	विषयगत	१० प्रश्न x १० अङ्क	३ घण्टा

**द्वितीय चरण (Second Phase)**

विषय	पूर्णाङ्क	परीक्षा प्रणाली
अन्तर्वार्ता	३०	मौखिक

**द्रष्टव्य :**

१. यो परीक्षा योजनालाई प्रथम चरण (लिखित परीक्षा) र द्वितीय चरण (अन्तर्वार्ता) गरी दुई चरणमा विभाजन गरिएको छ ।
२. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
३. प्रथम र द्वितीय पत्रको पत्रको विषयवस्तु एउटै हुनेछ ।
४. प्रथम र द्वितीय पत्रको लिखित परीक्षा छुट्टाछुटै हुनेछ ।
५. परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा तोकिए अनुसार हुनेछ ।
६. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन ।
७. वस्तुगत बहुवैकल्पिक हुने परीक्षामा परीक्षार्थीले उत्तर लेख्दा अंग्रेजी ठूलो अक्षर (Capital letter) A, B, C, D मा लेख्नुपर्नेछ । सानो अक्षर(Small letter) a, b, c, d लेखेको वा अन्य कुनै सङ्केत गरेको भए सबै उत्तरपुस्तिका रह दुई अङ्क दिइने छ ।
८. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर (Calculator) प्रयोग गर्न पाइने छैन ।
९. विषयगत प्रश्नका लागि तोकिएका १० अङ्कका प्रश्नहरूको हकमा १० अङ्कको एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोधन सकिने छ ।
१०. विषयगत प्रश्नमा प्रत्येक पत्र/विषयका प्रत्येक खण्डका लागि छुट्टाछुटै उत्तरपुस्तिकाहरू हुनेछन् । परीक्षार्थीले प्रत्येक खण्डका प्रश्नहरूको उत्तर सोही खण्डका उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
११. यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र/विषयका विषयवस्तुमा जेसुकै लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगाडि (संशोधन भएका वा संशोधन भई हटाईएका वा थप गरी संशोधन भई) कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्भन्नु पर्दछ ।
१२. प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ ।
१३. पाठ्यक्रम लागू मिति :- आ.व.२०७९/०८० देखि

**निजामती कर्मचारी अस्पताल**  
**प्रशासन सेवा, इंजिनियरिङ एण्ड मेन्टेनेन्स समूह, बायोमेडिकल उपसमूह, बायोमेडिकल टेक्निसियन पद, पाँचौं  
तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम**

**Paper I and II: Technical subject**  
**Section (A): 50 % Marks**

**1. Human Physiology and Biomedical Instrumentation**

- 1.1 Introduction to Basic Physiology : nervous system, respiratory system, circulatory system, digestive system and excretory system
- 1.2 Physiological Signals Monitoring : ECG, EMG, EEG, Pulse Oximeter, Temperature Meter and Blood Pressure Meter
- 1.3 Labour and Delivery : foetal heart monitoring, infant warmer and phototherapy
- 1.4 Dental Clinic and Laboratory : suction pressure unit, suction machine and dental chair
- 1.5 Dialysis: General introduction and working principle
- 1.6 Basic Laboratory Equipments: introduction and working principle (water bath, hot air oven and autoclave)
- 1.7 OT Light

**2. Biomedical Chemistry**

- 2.1 Electrochemistry
  - 2.1.1 Introduction and range of electrochemical techniques
  - 2.1.2 Classification of electrochemical techniques: Potometry and Voltmetry
- 2.2 Carbohydrates, Proteins and Lipids : definition, classification and properties
- 2.3 Instrumental methods for analysis of biologically important substance : Electrophoresis, Chromatographic, Mass spectrometric, Centrifugation, Filtration and Colorimetric techniques
- 2.4 Acid-Base Chemistry
  - 2.4.1 pH, buffer and buffer systems
  - 2.4.2 Electrolysis and water dissociation

**3. Electronic Principles and Practices**

- 3.1 Circuit Parameters: introduction
- 3.2 AC and DC circuits: introduction and analysis
- 3.3 Transistors: introduction and classification (BJT, JFET, MOSFET)
- 3.4 Power Supplies, Voltage Regulators and IC Regulators
  - 3.4.1 Introduction and characteristics
  - 3.4.2 Rectifiers, filters, voltage regulation and switching regulation
- 3.5 Amplifiers
  - 3.5.1 Introduction, characteristics, ideal amplifier and differential amplifier
  - 3.5.2 Operational Amplifier: introduction, characteristics and application
- 3.6 OptoElectronic Components
  - 3.6.1 General introduction
  - 3.6.2 Photoconductive cells, Photodiodes, Phototransistors, Solar cells, Light activated SCR, Light Emitted Diodes (LEDs), Optocouplers and Liquid Crystal Displays (LCD)

**निजामती कर्मचारी अस्पताल**  
प्रशासन सेवा, इंजिनियरिङ एण्ड मेन्टेनेन्स समूह, बायोमेडिकल उपसमूह, बायोमेडिकल टेक्निसियन पद, पाँचौं  
तहको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

**Section (B): 50 % Marks**

**4. Digital Electronics and Microprocessors**

- 4.1 Fundamental of Digital Electronics
  - 4.1.1 Transistor: application as switch and relay
  - 4.1.2 Logic Gates: truth tables and Boolean expressions
  - 4.1.3 Universal gates and gate conversion
  - 4.1.4 DeMorgan's theorem
- 4.2 Combinational Logic Devices
  - 4.2.1 Encoder and Decoder
  - 4.2.2 Multiplexer and Demultiplexer
  - 4.2.3 Half and Full: Adder and Subtractor
- 4.3 Sequential Logic Devices
  - 4.3.1 Counters: types and characteristics
  - 4.3.2 Registers: SISO, SIPO, PISO, PIPO
  - 4.3.3 Digital clocks and frequency counter
- 4.4 Introduction and characteristics of analog to digital or digital to analog conversion
- 4.5 Fundamentals of microprocessor, introduction and architecture of 8085 microprocessor

**5. Computer Skills**

- 5.1 Introduction to computer
- 5.2 Input, output and memory devices
- 5.3 Internet and information resources
- 5.4 Networking concepts

**6. Record keeping and Technical Writing**

- 6.1 Introduction to record keeping and technical writing
- 6.2 Creating forms, memos, letters and daily reports
- 6.3 Computerized inventory and maintenance report

**7. Patient and Hospital Environment**

- 7.1 Procurement procedures
- 7.2 Biomedical waste management

**8. Maintenance and Repair for Biomedical Devices**

- 8.1 Working Tools and Testing Equipments: General Handling Tools, Oscilloscopes and Multimeters
- 8.2 Electrical Safety Inspections
- 8.3 General Equipment Maintenance : Blood pressure machine, Suction machine, Stethoscope Syringe and Infusion pump

**9. General knowledge about Civil Service Hospital and its Bylaws**